

व्यास युवा परिषदका बारेमा

About Vyas Youth Council

व्यास युवा परिषद' (Vyas Youth Council) व्यास नगरपालिकाले बिभिन्न पेशा, व्यवसाय, अध्ययन र अन्य क्षेत्रमा रहेका जोशिला र सामुदायिक भावना बोकेका नगरबासी युवाहरूलाई समेटेर बनाउने समुह हो । प्रतिस्पर्धात्मक रूपमा छनोट गरिने यो समुहमा ५० जना १८ देखी २८ वर्ष सम्म उमेरका युवाहरू रहनेछन । नगरका सबै वडा, बर्ग, जातजाती, समुह, र समुदायको प्रतिनिधीत्व रहने यो परिषदले युवाका चुनौती र अबसरका बारेमा नगरपालिकासंग नजिक रहेर काम गर्नेछ । नगर प्रमुख, नगरका जनप्रतिनिध र कर्मचारीसंग नजिक रहेर परिषदका सदस्यहरूले नगरको प्राथमिकताका बिषयहरू र कार्यक्रमहरूमा काम गर्नेछन। नगरको युवा सल्लाहकार र दूतका रूपमा परिषद सदस्यहरूले बिभिन्न समुहमा रहेर साना सामुदायिक बिकासका कार्यक्रम पनि गर्नेछन ।

उद्देश्य

नगर भित्र रहेका युवा परिचालन गरि नगरलाई समृद्ध र सुन्दर बनाउने।

गठन प्रक्रिया

नगर प्रमुख, नगरका जनप्रतिनिध, र नगरपालिकाको मतहतमा रहने यो परिषद खुल्ला रूपमा आबेदन माग गरी गठन गरिने छ। नगरपालिकाको सुचना प्रक्रिया र स्थानीय संचार मध्यमबाट आबेदनको जानकारी गरिनेछ। आएका आबेदनहरूलाई नगरपालिकाका प्रतिनिधी र बिज्ञ समुहले अध्ययन गरि सदस्यहरू छनोट गर्नेछ। यसरी छनोट भएका परिषद सदस्यहरूको अबधी एक वर्षको रहनेछ र नयाँ वर्षमा नयाँ परिषद बन्नेछ।

परिषद सदस्यको योग्यता-आवश्यकता

- व्यासनगरको बासिन्दा, मतदाता नामावली वा नागरिका नगर भित्रको रहेको। हाल नगर बाहिर रहेतापनि परिषदको कार्यक्रममा सहभागी हुनसक्ने भएमा ।
- १८ वर्ष पुरा गरी २८ वर्ष ननाघेको ।
- संवसेवकका रूपमा नगरपालिकाको कार्यक्रम र योजनाहरूमा सहभागिता जनाउन सक्ने।
- सामुहिक भावना भई, समुहमा रहेर, नगरमा राम्रो काम गरौ भन्ने बिचार बोकेका।
- सामुदायिक काममा अग्रसर, समाजमा केही नबिन कार्य गरिरहेका, र सकरात्मक बिचार भएका।

कार्य गतिबिधी

- नगर प्रमुख, जनप्रतिनिधी, नगरपालिका र परिषदका सदस्यहरू बिच नियमित छलफल र सहकार्य हुनेछ ।
- नगरपालिकाले आफना युवा सम्बन्धित कार्यक्रमहरूमा परिषद सदस्यहरूलाई सहभागी गराउने छ।
- परिषदले नगरमा युवाका अबसर र चुनौतीका बारेमा नगरपालिकालाई जानकारी दिने र कसरी युवाका भुमिका नगरका बिकास निर्माणको काममा लगाउन सकिन्छ भन्ने बारेमा पहल गर्नेछ।
- जनप्रतिनिधी र नगरपालिकाले परिषद सदस्यहरूलाई आफना युवा दूतका रूपमा सहयोग र समर्थन गर्नेछन।
- परिषदले वर्षभरी नगरको निर्धारित निती र कार्यक्रमहरूलाई सहयोग पुग्ने गतिबिधी गर्ने छ।

बार्षिक कार्यक्रम

अभिमुखिकरण

नगर प्रमुख, जनप्रतिनिधी, र नगरका अन्य प्रतिनिधीको उपस्थितीमा, ५० छनोट भएका युवाहरूलाई बन्द सत्रहरूमा राखेर परिषदको उधेश्य, नगरपालिकाको निती र बार्षिक योजना, का बारेमा जानकारी प्रदान गरिनेछ। उक्त तिन दिने कार्यक्रममा जिल्ला र केन्द्रका विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले उनीहरूलाई प्रशिक्षण, हौशला र उत्प्रेरण प्रदान गर्नेछन। साथै यो अबधीमा उनीहरूले विभिन्न समुहमा रहेर आफुले समुदायमा गर्न चाहेको योजना र कार्यक्रमको बारेमा छलफल गर्नेछन, जुन कार्यक्रमहरूलाई पछि प्रतिस्पर्धाका आधारमा छनोट गरिनेछ। यि साना योजना सञ्चालनका लागी सानो आर्थिक सहयोग पनि प्रदान गरिने छ।

सामुदायिक कार्यक्रम

यस कार्यक्रम परिषद सदस्यहरूको पुर्णरूपमा आफ्नो सोच र योजनाको कार्यक्रम हो। परिषद सदस्यहरूले योजनामा छलफल, अनुसन्धान, र पुर्ण परियोजना निर्माण पश्चात यि साना सामुदायिक कार्यक्रमको छनोट गरिनेछ। नगरपालिका प्रतिनिधी, प्रशिक्षक, बिषय बिज्ञहरूले यस कार्यक्रम निर्माण, छनोट, र सञ्चालन गर्न मद्दत गर्नेछन । छनोट भएका प्रत्येक कार्यक्रमका लागी केही रकम पनि प्रदान गरिनेछ। जुन रकमले परिषद सदस्यहरूलाई आफ्नो समुदायमा आवश्यक कार्यक्रमहरू गर्न र नगरपालिकाको प्राथमिकाको बिषयमा काम गर्न मद्दत गर्दछ।

बिषयगत कार्यक्रम

बर्षभरिने परिषद सदस्यहरूले विभिन्न बिषयमा कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन। यि छोटा कार्यक्रमहरू एकदिने कार्यक्रम हुनेछन । सबै परिषद सदस्यहरूलाई यो कार्यक्रमले बर्षभरि नै जुटाईरहने छ। कार्यकाल परिषद सदस्य एक बर्षका लागी छनोट हुनेछन। उनीहरूको छनोट र अभिमुखिकरणसंगै कार्यक्रमको शुरुवात भएको मानिने छ। सामुदायिक कार्यक्रम ६ महिनामा सम्पन्न गर्नेगरी तयार गरिनेछ। परिषद नगरपालिकाको बार्षिक कार्यक्रमका रूपमा सञ्चालन हुनेछ ।

कार्यक्रम उपलब्धिहरू

- नगर जनप्रतिनिधी र नगरपालिकाले बार्षिक रूपमा आफ्नो नगरका ५० युवाहरूसंग प्रत्यक्ष संम्वाद र काम गर्नेछन।
- परिषद सदस्यहरूले नगरपालिकाको कार्यक्रम सञ्चालनमा र बिकास कार्यमा सहयोग प्रदान गर्नेछन ।
- उनीहरू आफै संलग्न भई साना सामुदायिक कार्यक्रम सञ्चालन पनि गर्नेछन, जसले उनीहरूको क्षमता बृद्धिसंगै समुदाय प्रती झुकाव बढाउने छ।
- कार्यक्रमले युवाहरूलाई स्थानीय सरकार, सामाजिक परिवेष, र राजनितीक परिपाटी बुझ्ने अबसर प्रदान गर्नेछ।